



आर्थिक वर्ष २०७४/०७५ को

विनियोजन ऐन



अन्नपूर्ण गाउँपालिका

म्याग्दी जिल्ला

प्रदेश नं. ४

२०७४

स्थानीय तहको विनियोजन ऐन

अन्नपूर्ण गाउँपालिकाको विनियोजन सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको विधेयक

अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यक्रमहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ।

सभाबाट स्वीकृत मिति :- २०७४/०३/३०

प्रस्तावना :-

अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २९९ को उपधारा (२) बमोजिम अन्नपूर्ण गाउँपालिकाको सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :-

(१) यस ऐनको नाम "अन्नपूर्ण गाउँपालिकाको विनियोजन ऐन २०७४" रहेको छ ।

२. आर्थिक वर्ष २०७४/०७५ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :-

(१) आर्थिक वर्ष २०७४/०७५ को निमित्त गाउँपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त अनुसूची (१) मा उल्लेखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु.२३,२९,६२०००/- (अक्षरूपी तेइस करोड उनन्तीस लाख बैसठ्ठी हजार मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन :-

(१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिएको रकम आर्थिक वर्ष २०७४/०७५ को निमित्त अन्नपूर्ण गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट अपुग नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजन रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको

स्वीकृति लिनु पर्नेछ ।

अनुसूची १

दफा २ संग सम्बन्धित

नेपालको संबिधानको धारा २२९ (२) बमोजिम

संचित कोषबाट विनियोजन हुने रकम

रु.

क्र.सं	अनूदान संख्या	शिर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तिय ब्यवस्था	जम्मा
१		गाउँ कार्यापालिका तथा गाउँपालिका	६३५९००००	३६१७९०००	०	९९७६९०००
२		वडा समिति तथा वडा कार्यालय	२५००००००	३६००००००	०	३८५०००००
३		विषयगत शाखा	०	१२५००००००	०	१२५००००००
४		ऋणको सावा ब्याज भूक्तानी	०	०	०	०
५		लगानी (शेयर ऋण)	०	०	०	०
६		शर्शत अनूदान	८२१९३०००			८२१९३०००
जम्मा			६६०९००००	८४६७९०००		२३२९६२०००